



# बुढीगंगा नगरपालिका

## स्थानीय राजपत्र

खण्ड ..... असार १० गते २०८२ साल

### विनियोजन ऐन, २०८२

बुढीगंगा नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि स्थानीय सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन गर्न र खर्च गर्ने अधिकार दिन वाञ्छनीय भएकाले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम बुढीगंगा नगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम बुढीगंगा नगरपालिकाको विनियोजन ऐन, २०८२ रहेको छ ।  
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. आर्थिक वर्ष २०८२/८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८२/८३ को लागि नगरकार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची- १ मा उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ५३,९०,८३,५९२ (अक्षेरूपी त्रिपन्न करोड

नब्बे लाख त्रियासी हजार पाँच सय बयानब्बे रुपैयाँ मात्र) मा नबढाइ निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. **विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्ने अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/८३ को लागि बुढीगंगा नगरपालिकाको नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

४. **अख्तियारी तथा कार्यक्रम स्वीकृति सम्बन्धमा:** (१) विनियोजन भएको रकम प्रचलित कानूनको अधीनमा रही आर्थिक वर्ष २०८२/८३ को लागि खर्च गर्ने अख्तियारी यो ऐन प्रारम्भ भएको दिन देखि अधिकार प्राप्त अधिकारीलाई हुनेछ ।

५. **रकमान्तर तथा स्रोतान्तर सम्बन्धी व्यवस्था:** (१) नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा सार्न सक्नेछ ।

(२) उपदफा (२) बमोजिम रकमान्तर गर्दा जम्मा विनियोजित रकमको दश प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्न, निकास र खर्च लेख्न सकिनेछ ।

(३) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि पूँजीगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको दश प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकमान्तर गर्नु परेमा नगर सभाको स्वीकृति लिनु पर्नेछ ।

(४) बहुवर्षीय आयोजना तथा क्रमागत आयोजनाको शीर्षकमा विनियोजित रकम प्रचलित कानून बमोजिम बाहेक रकमान्तर गर्न सकिने छैन ।

(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि विपद्, प्राकृतिक प्रकोप, महामारी नियन्त्रण, सरकारी संरचना निर्माण र अनिवार्य दायित्वको भुक्तानीका लागि आवश्यकता अनुसार रकमान्तर गरिनेछ ।

६. कानून विपरित विनियोजन भएको नमानिने: (१) यस ऐनमा व्यवस्था भएको विषयमा यस ऐन बमोजिम र अन्य विषय प्रचलित कानून बमोजिम हुनेछ ।

(२) यस ऐन बमोजिम कुनै सेवा र कार्यका लागि रकम विनियोजन गर्दा प्रचलित कानून बमोजिम पूरा हुनु पर्ने कुनै प्रक्रिया पूरा भएको रहेनछ भने त्यस्तो प्रक्रिया पूरा नभएको आधारमा मात्र त्यसरी विनियोजित रकम कानून विपरित विनियोजन भएको मानिने छैन ।

७. मापदण्ड तथा मार्गदर्शन बनाउन सक्ने: (१) बजेट विनियोजनलाई प्रभावकारी बनाउन तथा यस ऐनको कार्यान्वयन गर्न बुढीगंगा नगर कार्यपालिकाले आवश्यक मापदण्ड तथा मार्गदर्शन बनाउन सक्नेछ ।

(२) स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई रकम विनियोजन भएको कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक पर्ने देखिएमा बुढीगंगा नगर कार्यपालिकाले सम्बन्धित शाखाहरूको समन्वयमा मापदण्ड तथा मार्गदर्शन बनाउन सक्नेछ ।

## अनुसूची- १

(दफा २ सँग सम्बन्धित)

स्थानीय सञ्चित कोषबाट विनियोजन हुने रकम

| क्र.सं. | स्रोत                    | अनुदान शिर्षक    | अनुदान रकम (रु.) | कैफियत |
|---------|--------------------------|------------------|------------------|--------|
| १       | नेपाल सरकार              | राजश्व बाँडफाँड  | ८,१२,००,५९२      |        |
| २       | नेपाल सरकार              | वित्तीय समानीकरण | ११,२५,००,०००     |        |
| ३       | नेपाल सरकार              | समपूरक           | ४,००,००,०००      |        |
| ४       | नेपाल सरकार              | विशेष अनुदान     | १,६५,००,०००      |        |
| ५       | नेपाल सरकार              | सशर्त अनुदान     | २१,८७,००,०००     |        |
|         | जम्मा                    |                  | ४६,८९,००,५९२     |        |
| ६       | सुदूरपश्चिम प्रदेश सरकार | समानीकरण अनुदान  | १,०९,६९,०००      |        |
| ७       | सुदूरपश्चिम प्रदेश सरकार | सवारी साधन कर    | ७०,१४,०००        |        |
| ८       | सुदूरपश्चिम प्रदेश सरकार | समपूरक अनुदान    | २,०८,००,०००      |        |
| ९       | सुदूरपश्चिम प्रदेश सरकार | विशेष अनुदान     | ७५,००,०००        |        |
| १०      | सुदूरपश्चिम प्रदेश सरकार | सशर्त अनुदान     | ५१,००,०००        |        |
|         | जम्मा                    |                  | ५,१३,८३,०००      |        |
| ११      | बुढीगंगा नगरपालिका       | आन्तरिक स्रोत    | १,८८,००,०००      |        |
|         | कुल जम्मा                |                  | ५३,९०,८३,५९२     |        |